



# नेपाल राजपत्र

श्री ५ को सरकारद्वारा प्रकाशित

खण्ड ५१) काठमाडौं, असार २८ गते २०५८ साल (अतिरिक्ताङ्क २० (ख))

## भाग ३

### श्री ५ को सरकार भूमिसुधार तथा व्यवस्था मन्त्रालयको सूचना

जग्गा (नाप जाँच) नियमावली, २०५८

जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा १४ ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले यी नियमहरु बनाएको छ।

परिच्छेद -१

#### प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरुको नाम "जग्गा (नाप जाँच) नियमावली, २०५८" रहेकोछ।  
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
  - (क) "ऐन" भन्नाले जग्गा (नाप जाँच) ऐन, २०१९ सम्झनु पर्दै।
  - (ख) "नापी टोली" भन्नाले नापी गोश्वारा अन्तर्गत रही जग्गा नाप जाँच गर्ने नापी टोली सम्झनु पर्दै।
  - (ग) "पुनः नाप जाँच" भन्नाले पहिले तै नाप जाँच भइसकेको क्षेत्रमा पुनः गरिने नाप जाँच सम्झनु पर्दै।
  - (घ) "नापी गोश्वारा" भन्नाले विभाग अन्तर्गतको जग्गा नाप जाँच गर्ने नापी गोश्वारा वा नापी कार्यालय सम्झनु पर्दै।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

322

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०५८।३।२८

- (ङ) “समिति” भन्नाले नियम ११ को उपनियम (१) वर्मोजिमको छुट जग्गा दर्ता सिफारिश समिति सम्झन पर्छ ।
- (च) “नापी अधिकृत” भन्नाले ऐनको दफा ३ को उपदफा (१) वर्मोजिम जग्गा नाप जाँच गराउने नापी गोश्वाराका प्रमुख नापी अधिकृत वा नापी अधिकृत सम्झनु पर्छ र सो शब्दले नाप नक्सा र सेस्ता अद्यावधिक गर्ने नापी शाखाका नापी अधिकृत समेतलाई जनाउँछ ।
- (छ) “नापी शाखा” भन्नाले नाप नक्सा र सेस्ता अद्यावधिक गर्ने नापी शाखा सम्झनु पर्छ ।
- (ज) “टोली प्रमुख” भन्नाले नापी टोलीको टोली प्रमुख सम्झनु पर्छ ।
- (झ) “विभाग” भन्नाले नापी विभाग सम्झनु पर्छ ।
- (ञ) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ ।
- (ट) “अनुमतिपत्र” भन्नाले नियम २६ को उपनियम (२) वर्मोजिम नाप नक्साको काम गर्न दिइएको अनुमतिपत्र सम्झनु पर्छ ।

परिच्छेद - २

जग्गा नाप जाँच सम्बन्धी व्यवस्था

३. जग्गा नाप जाँच गर्न सूचना प्रकाशन गर्नु पर्ने: (१) ऐनको दफा ३ को उपदफा (१) वर्मोजिम श्री ५ को सरकारले नेपाल अधिराज्यभित्रको सम्पूर्ण वा कुनै क्षेत्रमा जग्गा नाप जाँच गर्न आदेश जारी गरेपछि नापी टोलीले अनुसूची -१ वर्मोजिम नाप जाँच गर्ने क्षेत्र र नाप जाँच शुरू गरिने मिति सहितको सूचना सम्बन्धित नगरपालिका वा गाउँ विकास समितिको सम्बन्धित वडाको कुनै स्थानमा सैवैले देख्ने किसिमले प्रकाशन गर्नु पर्नेछ ।

(२) उपनियम (१) वर्मोजिमको सूचनाको एक प्रति नापी टोलीले सम्बन्धित नगरपालिका वा गाउँ विकास समितिलाई समेत पठाउनु पर्नेछ ।

४. जग्गा नाप जाँच गर्ने: (१) नियम ३ वर्मोजिम सूचना प्रकाशन भएपछि जग्गा नाप जाँच गर्न तोकिएको दिनमा ऐनको दफा ६ को उपदफा (५) वर्मोजिम सम्बन्धित जग्गाका जग्गावाला वा मोहीले आफ्नो हक्कभोगको प्रमाण सहित आफै वा आफ्नो प्रतिनिधि पठाई नापी टोलीको मुकाममा उपस्थित भई सम्बन्धित नगरपालिका वा गाउँ विकास समितिका प्रतिनिधि र संघियार समेतको रोहबरमा आ-आफ्नो प्रत्येक कित्ता जग्गाको साँधि सिमाना यकीन गरी सीमा चिन्ह लगाउनु पर्नेछ ।

(२) उपनियम (१) वर्मोजिम साधि सिमाना यकीन गरी सीमा चिन्ह लगाएपछि जग्गाका नाप जाँच गरी कुनै एक वडा अन्तर्गत एक नक्सा सिटको नाप नक्साको काम समाप्त भएपछि नापी टोलीले अनुसूची -२ वर्मोजिमको सात दिने सूचना प्रकाशन गर्नु पर्नेछ ।

(३) उपनियम (२) वर्मोजिम प्रकाशित सूचनाको म्यादभित्र कसैको दावी उजुर नपरेमा नापी टोलीले सम्बन्धित जग्गावाला वा मोहीको हक्कभोगको प्रमाण र मौजुदा सेस्ता समेत भिडाई त्यस्तो जग्गा अनुसूची -३ वर्मोजिमको ढाँचामा क्षेत्रीय किताबमा दर्ता गर्नु पर्नेछ ।

(४) जमीन तल्ला वा मधिल्लो तल्लाहरूमा वा एकै तल्लामा पृथक पृथक स्वामित्व भएको घर जग्गा नाप जाँच गरी उपनियम (३) वर्मोजिमको क्षेत्रीय किताबमा दर्ता गर्दा त्यस्तो पृथक पृथक स्वामित्व भएको घर जग्गा अनुसूची -४ वर्मोजिमको ढाँचामा दर्ता गर्नु पर्नेछ ।

५. उजुरी र निर्णय: (१) नियम ४ को उपनियम (२) वर्मोजिम प्रकाशित सूचनामा चित्त नवुभन्ने व्यक्तिले अनुसूची -५ वर्मोजिमको ढाँचामा नापी टोली समक्ष उजुरी दिन सक्नेछ ।

(२)

आधिकारिकता मुद्रण विभाग  
प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०५८।३।२८

(२) उपनियम (१) बमोजिम पर्न आएको उजुरी उपर छानविन गर्दा तेरो मेरो सम्बन्धी प्रश्न उठेकोमा वाहेक नापी टोलीले सो सम्बन्धमा पन्थ दिनभित्र निर्णय गर्नु पर्नेछ ।

६. दोस्रो पटक सूचना प्रकाशन गर्नु पर्ने: (१) नियम ४ बमोजिम जग्गा नाप जाँच हुँदा जग्गा दर्ता गराउन उपस्थित नहुने वा प्रतिनिधि पनि नपठाउने जग्गावाला र मोहीलाई नापी टोलीले जग्गा दर्ता गर्न आउनको लागि दर्ता हुन वाँकी रहेका कित्ता नम्बर समेत खोली अनुसूची -६ बमोजिमको ढाँचामा दोस्रो पटक पन्थ दिने सूचना प्रकाशन गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको म्यादभित्र जग्गाधर्नी वा निजको प्रतिनिधि उपस्थित हुन आएमा हक्कभोगको प्रमाण र मौजुदा सेस्ता समेत भिडाई नापी टोलीले प्रति कित्ता पाँच रूपैयाँ जरिवाना गरी सो जग्गा सम्बन्धित व्यक्तिका नाउँमा क्षेत्रीय किताबमा दर्ता गर्न सक्नेछ ।

(३) उपनियम (१) बमोजिम दोस्रो पटक दिइएको म्यादभित्र पनि जग्गा दर्ता गराउन उपस्थित नहुने वा आफ्नो प्रतिनिधि पनि नपठाउने जग्गावालाको जग्गा मौजुदा सेस्तामा भएको विवरण भिडाई वडा समितिका एकजना प्रतिनिधिको रोहबरमा नापी टोलीले क्षेत्रीय किताबमा दर्ता गरिदिन सक्नेछ ।

७. अस्थायी दर्ता सम्बन्धी व्यवस्था: (१) पुनः नाप जाँच वाहेक कुनै जग्गा नाप जाँच हुँदा दुई वा दुई भन्दा बढी व्यक्तिहरूको वीचमा तेरो मेरो सम्बन्धी प्रश्न उठेमा नापी टोलीले सम्बन्धित पक्षहरूवाट आवश्यक प्रमाण बुझी निर्णयका लागि नापी गोश्वारामा पेश गर्नेछ ।

(२) उपनियम (१) बमोजिम निर्णयको लागि पेश हुन आएमा सम्बन्धित नापी गोश्वाराले आवश्यक जाँचबुझ गरी तीस दिनभित्र त्यस्तो जग्गा जुन पक्षको प्रमाण बलियो देखिन्छ सोही पक्षको नाममा अदालतबाट अन्तिम निर्णय भै नआएसम्मका लागि क्षेत्रीय किताबमा अस्थायी दर्ता गर्ने निर्णय गर्नेछ ।

८. गाउँ विकास समिति वा नगरपालिकाको क्षेत्र वा वडाको सिमाना छुट्याउने: (१) ऐनको दफा ५ बमोजिम गाउँ विकास समिति वा नगरपालिकाको क्षेत्र वा वडाको सांधि सिमाना छुट्याउदा नापी टोलीले त्यसरी सिमाना छुट्याउन तोकिएको दिनमा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको प्रतिनिधि उपस्थित हुनु पर्ने व्यहोराको सूचना नापी टोली मुकाममा टाँस गरी सो सूचनाको एक प्रति जानकारीको लागि सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकामा पठाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम दिइएको सूचना बमोजिम उपस्थित हुन आएका गाउँ विकास समिति वा नगरपालिकाका प्रतिनिधिले देखाएको सांधि सिमानाको आधारमा नापी टोलीले गाउँ विकास समिति वा नगरपालिकाको क्षेत्र वा वडाको सिमाना छुट्याउनेछ ।

(३) उपनियम (२) बमोजिम सिमाना छुट्याउदा दुई वा दुईभन्दा बढी नगरपालिका, गाउँ विकास समिति वा वडाको वीच विवाद उठेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको र दुई वा दुईभन्दा बढी अञ्चल र जिल्लाको वीच विवाद उठेमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिशमा स्थानीय विकास मन्त्रालयको निर्णय बमोजिम सिमाना छुट्याउनु पर्नेछ ।

९. जग्गाको क्षेत्रफल निकालने र संशोधन गर्ने: (१) ऐनको दफा ४ को उपदफा (१) बमोजिम नाप जाँच भएको जग्गाको क्षेत्रफल अनुसूची -७ बमोजिमको ढाँचामा निकाली कायम गरिनेछ ।

(२) उपनियम (१) बमोजिम कायम भएको क्षेत्रफलका सम्बन्धमा कसैको निवेदन परी वा कुनै व्यहोराले घटी बढी देखिन आएमा सम्बन्धित नापी गोश्वाराले आवश्यक जाँचबुझ गरी क्षेत्रफल सच्याई सोको जानकारी सम्बन्धित जग्गावालालाई समेत दिनु पर्नेछ ।

१०. छुट जग्गा दर्ता सम्बन्धी व्यवस्था: (१) नाप जाँच हुँदा कुनै जग्गा नाप जाँच हुन छुट भएको वा

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०८५ श.सं.द

नाप जाँच भएतापनि दर्ता हुन छुट भएमा सम्बन्धित व्यक्तिले त्यस्तो जग्गा नाप जाँच वा दर्ता गर्नका लागि आवश्यक कागजात सहित नापी गोश्वारामा निवेदन दिन सक्नेछ।

(२) उपनियम (१) वमोजिम निवेदन पर्न आएमा नापी गोश्वाराले सो निवेदन नियम ११ वमोजिमको समिति समक्ष पेश गरी सो समितिको सिफारिश वमोजिम गर्नु पर्नेछ।

(३) यस नियम वमोजिम कुनै नगरपालिकाको बडा वा गाउँ विकास समितिमा जग्गा नाप जाँचको काम शुरु भएपछि सो बडा वा गाउँ विकास समितिको क्षेत्रभित्र छुट जग्गा दर्ताका लागि कारबाही चली निर्णय हुन वाँकी रहेका मिसिल मालपोत कार्यालयले आवश्यक कारबाहीका लागि सम्बन्धित नापी गोश्वारामा पठाउनु पर्नेछ।

११. छुट जग्गा दर्ता सिफारिश समितिको गठनः (१) नियम १० को उपनियम (२) को प्रयोजनको लागि नापी गोश्वारा रहेको जिल्लामा देहाय वमोजिमको छुट जग्गा दर्ता सिफारिश समिति रहनेछः-

- |     |   |           |
|-----|---|-----------|
| (क) | नापी गोश्वाराको प्रमुख  | - अध्यक्ष |
| (ख) | मालपोत अधिकृत   | - सदस्य   |
| (ग) | जिल्ला प्रशासन कार्यालयको अधिकृत प्रतिनिधि                                | - सदस्य   |
| (घ) | जिल्ला वन कार्यालयको अधिकृत प्रतिनिधि                                     | - सदस्य   |
| (ङ) | सम्बन्धित गाउँ विकास समितिको अध्यक्ष वा नगरपालिकाको सम्बन्धित बडा अध्यक्ष | - सदस्य   |

(२) उपनियम (१) वमोजिम गठित समितिले आफ्नो कार्यविधि आफै व्यवस्थित गर्नेछ।

१२. दर्ता सेस्ता मिलाउन सक्ने: (१) ऐनको इफा ६८. वमोजिम साविकको बाटो वा कुलो परिवर्तन भएमा वा सम्बन्धित व्यक्तिले आफ्नो जग्गा छोडी बाटो वा कुलो विस्तार गरेको कारणले साविकको बाटो वा कुलो प्रयोगमा नथाउने अवस्था परी साविकको दर्ता सेस्तामा फरक परी सो सच्याउन चाहेमा सम्बन्धित व्यक्तिले नापी गोश्वारा समक्ष निवेदन दिन सक्नेछ।

(२) उपनियम (१) वमोजिम निवेदन परेमा सम्बन्धित नापी गोश्वाराले सो निवेदन नियम ११ वमोजिमको समितिमा पेश गर्नेछ।

(३) उपनियम (२) वमोजिम पेश हुन आएको निवेदन उपर सो समितिले आवश्यक जाँचबुझ गरी सिफारिश गरे वमोजिम नापी गोश्वाराले दर्ता सेस्ता मिलाउनेछ।

१३. सरकारी वा सार्वजनिक जग्गासँग जोडिएको जग्गाको क्षेत्रफल कायम गर्ने: ऐनको इफा ७ को उपदफा (२) को प्रयोजनको लागि सरकारी वा सार्वजनिक जग्गासँग जोडिएको व्यक्तिको जग्गा घटी बढी सम्बन्धमा विवाद देखिएमा नियम ११ वमोजिमको समितिमा पेश गरी सो समितिले सिफारिश गरे वमोजिम क्षेत्रफल कायम गर्नु पर्नेछ।

१४. जग्गाधनी दर्ता प्रमाण पूर्जा दिनु पर्ने: (१) जग्गा नाप जाँचको काम समाप्त भएपछि नापी अधिकृतले क्षेत्रीय किताबको आधारमा अनुसूची -८ वमोजिमको ढाँचामा कित्ता सेस्ता दुई प्रति र अनुसूची -९ वमोजिमको ढाँचामा जग्गाधनी दर्ता सेस्ता तयार गर्नु पर्नेछ।

(२) उपनियम (१) वमोजिमका सेस्ताहरु तयार गरेपछि नापी अधिकृतले अनुसूची -१० वमोजिमको ढाँचामा जग्गाधनी दर्ता प्रमाण पूर्जा तयार गरी त्यस्तो जग्गाधनी दर्ता प्रमाण पूर्जा सम्बन्धित जग्गावाला वा निजको प्रतिनिधिलाई दिनु पर्नेछ।

(३) कुनै घरको जमीन तल्ला, माथिल्लो तल्ला वा एकै तल्लामा पृथक पृथक स्वामित्व भएमा त्यस्तो पृथक पृथक स्वामित्वमा रहेका तल्लाहरुको अनुसूची -११ वमोजिमको ढाँचामा पृथक पृथक जग्गाधनी दर्ता प्रमाण पूर्जा तयार गरी सम्बन्धित जग्गावाला वा निजको प्रतिनिधिलाई दिनु पर्नेछ।

(४)

आधिकारिकता मुद्रण विभाग विभाग प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०५८।३।२८

(४) उपनियम (२) वा (३) बमोजिम कसैले जग्गाधनी दर्ता प्रमाण पूर्जा नपाएमा वा पाए पनि त्यसमा चित्त नवुभेमा सोको कारण सहित सोही क्षेत्रको जग्गाधनी दर्ता प्रमाण पूर्जाको वितरण प्रारम्भ भएको मितिले वा जग्गाधनी दर्ता प्रमाण पूर्जा पाएको मितिले साठी दिनभित्र सम्बन्धित नापी गोश्वारामा उजूर गर्न सक्नेछ ।

(५) उपनियम (४) बमोजिम पर्न आएको उजुरीमा आवश्यक छानविन गरी नापी गोश्वाराले जग्गाधनी दर्ता प्रमाण पूर्जा दिनु पर्ने भए जग्गाधनी दर्ता प्रमाण पूर्जा दिनु पर्नेछ र सच्याउनु पर्ने भए सच्याई अर्को जग्गाधनी दर्ता प्रमाण पूर्जा दिनु पर्नेछ ।

(६) उपनियम (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (४) बमोजिम परेको निवेदनमा छानविन गर्दा ऐनको दफा ६ को उपदफा (७) बमोजिम हकभोग वा तेरो मेरो सम्बन्धी प्रश्न उठेको कारणबाट जग्गाधनी दर्ता प्रमाण पूर्जा दिन वा सच्याउन नमिल्ने भएमा अदालतबाट सो कुराको निर्णय भई आएका बहुत सोही बमोजिम हुने व्यहोरा स्पष्ट रूपमा खुलाई नापी गोश्वाराले उजुरवालालाई तुरुन्त निस्सा दिनु पर्नेछ ।

१५. सरकारी जग्गा वा सार्वजनिक जग्गाको दर्ता: (१) ऐनको दफा ८ को उपदफा (४) बमोजिम सरकारी जग्गा देहाय बमोजिम दर्ता गर्नु पर्नेछ :-

(क) स्वामित्व खुलेको प्रमाण भई वा नभई सरकारी कार्यालयले भोग गरिरहेको जग्गा सोही प्रमाण वा भोगको आधारमा सम्बन्धित कार्यालयको नाममा,

(ख) सरकारी बन क्षेत्रको जग्गा श्री ५ को सरकारको नाममा,

(ग) खण्ड (क) र (ख) मा उल्लेख भए देखि बाहेक अन्य सरकारी जग्गा श्री ५ को सरकारको नाममा ।

(२) उपनियम (१) बमोजिम सरकारी जग्गाको दर्ता गर्ने कार्यमा सरकारी कार्यालय वा गाउँ विकास समिति वा नगरपालिकाले आफ्नो प्रतिनिधि पठाई आवश्यक सहयोग गर्नु पर्नेछ ।

(३) ऐनको दफा ४ बमोजिम सार्वजनिक जग्गा दर्ता गर्दा क्षेत्रीय किताबको विरहमा जग्गाको प्रकृति तथा विवरण स्पष्टसँग उल्लेख गरी जग्गाधनीको महलमा सार्वजनिक जग्गा भनी जनाउनु पर्नेछ ।

(४) उपनियम (१) र (३) बमोजिम जग्गा दर्ता गरेपछि नापी गोश्वाराले जग्गाधनी दर्ता प्रमाण पूर्जा तयार गरी सरकारी कार्यालयले भोग चलन गरेको जग्गा भए सोही कार्यालयमा र अन्य सरकारी वा सार्वजनिक जग्गा भए सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउनु पर्नेछ ।

(५) साविकमा सरकारी वा सार्वजनिक जग्गा जनिई नाप जाँच भएको कुनै जग्गा कसैले आवाद, कमोद वा घरवास गरी भोग गरेको भए पनि नाप जाँच गर्दा त्यस्तो जग्गा साविक बमोजिम नै सरकारी वा सार्वजनिक जग्गाको रूपमा दर्ता गर्नु पर्नेछ ।

(६) नियन्त्रण विन्दुको आधारमा नाप जाँच भएका क्षेत्रहरू बाहेक अन्य क्षेत्रमा स्थलरूप नाप नक्साको आधारमा सरकारी वा सार्वजनिक जग्गाको सेस्ता तयार गरी राख्नु पर्नेछ ।

१६. मौजुदा दर्ता सेस्ता भिडाई जग्गा दर्ता गर्ने: (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एक पटक नाप जाँच भई दर्ता सेता तयार भईसकेको जग्गामा पुनः नाप जाँच हुँदा दुई वा दुई भन्दा बढी व्यक्तिहरूको बीच तेरो मेरो सम्बन्धी प्रश्न उठेमा नापी गोश्वाराले मौजुदा दर्ता सेस्ता भिडाई जग्गा दर्ता गर्नु पर्नेछ ।

(२) एकपटक नाप जाँच भै व्यक्तिको नाउँमा दर्ता कायम रहेको जग्गामा पुनः नापी हुँदा खोला पसी जग्गाको स्थिति परिवर्तन भएको रहेछ भने क्षेत्रीय किताबको विरहमा खोला वा बगर उल्लेख गरी उक्त किताबको कैफियत महलमा सम्बन्धित जग्गाधनीको स्वामित्व भएको व्यहोरा प्रमाणित गरी राख्नु पर्नेछ ।

(५)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०५८।३।२८

(३) उपनियम (२) बमोजिम प्रमाणित भएको जग्गामा पछि खोलाले छाडी उकास हुन आएको भनी सम्बन्धित व्यक्तिले निवेदन दिएमा नापी शाखाले आवश्यक कुराहरु बुझी साविक बमोजिम सम्बन्धित व्यक्तिका नाउँमा सेस्ता कायम गरी मालपोत कार्यालयलाई जानकारी दिनु पर्नेछ ।

१७. आवश्यक सुधार गर्न सब्ने: (१) ऐन तथा यस नियमावली बमोजिम कित्ता सेस्ता वा जग्गाधनी दर्ता सेस्ता तयार गर्दा व्यक्तिको नाम, थर, वतन, उमेर, तीनपुस्ते, जग्गाको कित्ता नम्बर, क्षेत्रफल वा किसिम फरक परेकोले सुधार गरी पाउन निवेदन दिएमा नापी अधिकृतले आवश्यक कुराहरु जाँचबुझ गरी सेस्ता मिलाउनु पर्नेछ ।

(२) नापाँच गर्दाको अवस्थामा जग्गाको वास्तविक स्थिति र नक्सामा प्राविधिक दुटीको कारण फरक परेको देखिएमा नापी अधिकृतले विभागको सहमति लिई त्यस्तो कुरा सुधार गर्न सक्नेछ ।

तर यसरी सुधार गर्दा सरकारी वा सार्वजनिक जग्गासँग जोडिएको जग्गाको हकमा नियम ११ बमोजिमको समितिको सिफारिश समेत हुनु पर्नेछ ।

१८. जग्गामा प्रवेश गर्न सब्ने: ऐन वा नियमावली बमोजिम जग्गा नाप जाँच गर्ने प्रयोजनको लागि विभाग वा यस अन्तर्गतका कार्यालयले खटाएका कर्मचारी वा अनुमति प्राप्त व्यक्ति जुनसुकै जग्गामा प्रवेश गर्न सक्नेछन् ।

१९. क्षतिपूर्ति दिने: ऐनको दफा ९क. बमोजिम नियन्त्रण विन्दु स्थान खडा गर्दा प्रयोग गरिएको जग्गाको मालपोत कार्यालयले रजिस्ट्रेशन प्रयोजनको लागि तोकेको मूल्य बमोजिमको क्षतिपूर्ति विभागले सम्बन्धित जग्गावाला र मोहीलाई दिनेछ ।

परिच्छेद -३

जग्गाको किसिम वर्गीकरण

२०. जग्गाको किसिम वर्गीकरण गर्ने आधार: (१) ऐनको दफा १० बमोजिम जग्गाको किसिम वर्गीकरण गर्ने प्रयोजनको लागि त्यस्तो नाप जाँच गरिने जग्गालाई सो जग्गाको उपयोगको आधारमा देहाय बमोजिम दुई क्षेत्रमा विभाजन गरिनेछ:-

(क) कृषि क्षेत्र,

(ख) व्यवसायिक तथा बसोबास क्षेत्र ।

(२) उपनियम (१) बमोजिम क्षेत्र विभाजन गर्न प्रत्येक जिल्लामा देहायका पदाधिकारी भएको एक समिति रहनेछ:-

(क) प्रमुख जिल्ला अधिकारी

- अध्यक्ष

(ख) सम्बन्धित जिल्ला विकास समितिका सभापतिले तोकेको जिल्ला

- सदस्य

(ग) मालपोत कार्यालयको प्रमुख

- सदस्य

(घ) कर कार्यालयको प्रमुख र निज नभएको अवस्थामा कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रमुख

- सदस्य

(ङ) नापी गोश्वारा कायम रहेको अवस्थामा नापी गोश्वाराको प्रमुख र सो नभएमा नापी शाखाको प्रमुख

- सदस्य-सचिव

(३) उपनियम (१) बमोजिम जग्गाको क्षेत्र विभाजन गरिसकेपछि सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको प्रतिनिधिको रोहवरमा नापी टोली प्रमुखले अनुसूची -१२ मा दिइएको

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०५८।३।२८

अहुको आधारमा किसिम वर्गीकरण गर्नेछ र त्यसी वर्गीकरण गरिएकेपछि सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशन गर्नु पर्नेछ ।

२१. जग्गाको किसिम वर्गीकरण सम्बन्धी उजुरी: (१) नियम २० को उपनियम (३) बमोजिम जग्गाको किसिम वर्गीकरण गरिएकोमा सो उपर चित नवुभन्ने व्यक्तिले जग्गाको किसिम वर्गीकरण गरेको सूचना प्रकाशन भएको मितिले सात दिनभित्र नापी गोशवारामा उजुरी गर्न सम्भव्य हो । यसरी परेको उजुरी उपर देहाय बमोजिमको समितिले छानविन गरी निर्णय गर्नेछ र सो समितिले गरेको निर्णय अन्तिम हुनेछः-

(क) गाउँ विकास समिति क्षेत्रको लागि-

- |     |                                      |           |
|-----|--------------------------------------|-----------|
| (१) | सम्बन्धित गाउँ विकास समितिको अध्यक्ष | - अध्यक्ष |
| (२) | मालपोत अधिकृत                        | - सदस्य   |
| (३) | नापी अधिकृत                          | - सदस्य   |

(ख) नगरपालिका क्षेत्रको लागि-

- |     |                          |           |
|-----|--------------------------|-----------|
| (१) | नगरपालिकाको प्रमुख       | - अध्यक्ष |
| (२) | मालपोत कार्यालयको प्रमुख | - सदस्य   |
| (३) | नापी गोशवारा प्रमुख      | - सदस्य   |

परिच्छेद -४

जग्गाको नक्सा र सेस्ता अद्यावधिक गर्ने

२२. नक्सा र सेस्ता अद्यावधिक गर्ने: (१) जग्गा नाप जाँच भई तयार भएको कित्ता नापी नक्सा र सेस्ता अद्यावधिक गर्ने काम सम्बन्धित नापी शाखाको हुनेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कित्ता नापी नक्सा र सेस्ता बाहेकका अन्य नक्सा र सेस्ता अद्यावधिक गर्ने काम विभागको हुनेछ ।

(३) उपनियम (१) बमोजिम नक्सा र सेस्ता अद्यावधिक गर्दा नापी शाखाले देहाय बमोजिम गर्नु पर्नेछः-

(क) रजिष्ट्रेशन वा अन्य प्रक्रियाबाट जग्गाको स्वामित्व वा कित्ता परिवर्तन हुन गएमा सोको विवरण कित्ता सेस्ता र अनुसूची -१३ बमोजिमको कित्ता काट सेस्ता (प्लट रजिष्टर) मा समेत जनाउने,

(ख) कुनै जग्गाको प्राकृतिक प्रकोप वा अन्य कुनै कारणले किसिम परिवर्तन भएमा वा कुनै व्यक्ति वा संस्थाबाट जग्गाको किसिम परिवर्तन गर्न अनुरोध भै आएमा र सो व्यहोरा मनासिव देखिएमा जग्गाको किसिम परिवर्तन गरी सेस्ता मिलान गर्ने मालपोत कार्यालयमा पठाउने,

(ग) मालपोत कार्यालयबाट पारित लिखत वा अदालतको फैसला बमोजिम कित्ता काट गर्नु परेमा कित्ता काट गरी नक्सामा मसी भर्न लगाई अद्यावधिक राख्ने,

(घ) नक्सामा कित्ता काट गर्दा वा मसी भर्दा गल्ती हुन गएको देखिएमा सम्बन्धित मालपोत कार्यालयसँग बुझी लिखत बमोजिम आवश्यक सुधार गरी सोको जानकारी सम्बन्धित जग्गाधनी र मालपोत कार्यालयलाई दिने,

(ङ) एकै ठाउँमा जोडिएका एकै जग्गाधनीको दुई वा दुई भन्दा वढी कित्ता जग्गालाई एउटै कित्तामा मिलान गर्न सम्बन्धित जग्गाधनीले निवेदन दिएमा सम्बन्धित मालपोत कार्यालयसँग बुझी एउटै कित्ता कायम गरी कार्यालयको

(७)

आधिकारिकता मुद्रण विभागबाट २२९ प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०५८।३।२८

कित्ता सेस्तामा जनाई सेस्ता मिलान गर्न मालपोत कार्यालयमा लेखी पठाउने,

(च) क्षेत्रीय किताबमा दर्ता बाँकी रहेका जग्गा प्रचलित कानून बमोजिम दर्ता भई जानकारी प्राप्त हुन आए बमोजिम सोको विवरण क्षेत्रीय किताब र कित्ता सेस्ताको कैफियत महलमा जनाउने,

(छ) स-साना कित्ता जग्गाहरु नक्सामा उल्लिखित मान नाप अनुसार स्पष्ट देखाउन नसकिने अवस्थामा सो भन्दा ठूलो मान नापमा फाइल नक्सा तयार पारी नक्सामा चिन्ह दिई सेस्ता किताबमा सोको विवरणहरु खुलाई बेरलै फाइलमा राख्ने,

स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि “फाइल नक्सा” भन्नाले मौजुदा नक्सामा स्पष्ट देखाउन नसकिने स-साना कित्ताहरुलाई स्पष्ट देखाउन मौजुदा वा सो भन्दा ठूलो मान नापमा तयार पारिएको बेरलै फाइल नक्सा सम्भनु पर्छ।

(ज) महानिर्देशकले तोकेको क्षेत्रमा सम्बन्धित जग्गावाला, सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाका प्रतिनिधि, उपस्थित संघियारहरु समेतलाई रोहवरमा राखी छुट्याइएको सिमाना अनुसार सीमा चिन्ह खडा गर्न लगाई प्रत्येक कित्ताको बेरलाबेरलै नाप सहितको कित्ता नक्सा तयार गर्ने,

(झ) दुई कित्ताका बीचको साँध सिमाना बाझोटिङ्गो भई सरल ज्यामितीय आकारमा मिलाउन दुबै संघियारबाट माग भएमा क्षेत्रफल फरक नपर्ने गरी मिलाउने।

(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि नापी गोश्वाराले नाप जाँच गरी सेस्ता हस्तान्तरण नगरेको अवस्थामा नक्सा सेस्ता अद्यावधिक गर्ने काम नापी गोश्वाराबाट हुनेछ।

२३. नक्सा सेस्ता अद्यावधिक गर्ने कार्यमा सहयोग गर्नु पर्ने: (१) यस परिच्छेद बमोजिम नक्सा सेस्ता अद्यावधिक गर्ने कार्यका लागि नगरपालिका, गाउँ विकास समिति तथा सम्बन्धित सरकारी कार्यालयहरुले आफ्नो तर्फबाट भए गरेका निर्माण कार्यको विवरण सहितको जानकारी नापी शाखालाई समयमै उपलब्ध गराई सहयोग गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम जानकारी प्राप्त हुन आएपछि कित्ता नापीको नक्सा सम्बन्धित नापी शाखाले र अन्य नक्सा विभागले अद्यावधिक गर्नु पर्नेछ।

२४. चक्काबन्दी वा एकीकृत विकास गर्नको लागि नाप जाँच गर्दा क्षेत्रफल घटाउन नपाइने: ऐनको दफा ११८. बमोजिम श्री ५ को सरकारले कुनै निजी, सरकारी वा सार्वजनिक जग्गा चक्काबन्दी वा एकीकृत विकास गर्नको लागि नाप जाँच गर्दा चक्काबन्दी वा एकीकृत गरिएको क्षेत्रभित्र पर्ने सरकारी वा सार्वजनिक जग्गाको स्थान परिवर्तन भए पनि क्षेत्रफल पहिलेको भन्दा घटाउन पाइने छैन।

परिच्छेद -५

नक्सा प्रकाशन गर्ने र नाप नक्सा गर्न अनुमति दिने

२५. स्वीकृति लिई हवाई सर्वेक्षण, नक्सा प्रकाशन आदि गर्न सक्ने: (१) ऐनको दफा ११८. बमोजिम श्री ५ को सरकारका विभिन्न निकाय वा कार्यालयहरुबाट ऐन र यस नियमावली बमोजिम नाप जाँच

(८)

आधिकारिकता मुद्रण विभागबाट ३२२ समाप्ति गरिएपछि मात्र लागु हुनेछ।

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०५८।३।२८

गर्नेमा बाहेक हवाई सर्वेक्षण गर्न, श्री ५ को सरकारले स्थापना गरेको नियन्त्रण विन्दुहरु प्रयोग गर्न, श्री ५ को सरकारले तयार गरेको नक्सा प्रयोग गर्न वा विदेशमा प्रकाशित नक्सा नेपाल अधिराज्यभित्र विक्री गर्न चाहने व्यक्तिले महानिर्देशक समक्ष निवेदन दिन सबनेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा देहायका शर्तहरु पालन गर्नेगरी महानिर्देशकले सोको स्वीकृति दिन सबनेछ:-

- (क) हवाई सर्वेक्षण गर्दा महानिर्देशकले तोकिदिएको क्षेत्र भित्र सिमित रहनु पर्ने,
- (ख) जुन उद्देश्यले नक्सा प्रकाशन गर्न स्वीकृत लिएको हो सो उद्देश्य बाहिर गएर नक्सा प्रकाशन गर्न नहुने,
- (ग) नक्सा उत्पादन गर्नु पूर्व पाण्डुलिपि (म्यानुस्क्रिप्ट) स्वीकृत गराउनु पर्ने,
- (घ) जुन उद्देश्यले नियन्त्रण विन्दु प्रयोग गर्न स्वीकृत लिएको हो सो बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नहुने,
- (ङ) नियम ३२ बमोजिमको नाप नक्सा समितिले तोकेका अन्य शर्तहरु पालना गर्नु पर्ने ।

(३) सरकारी तथा सार्वजनिक खर्चमा भएका नाप नक्सा विभागले तोकेको स्पेसिफिकेशन अनुरूप हुनुपर्नेछ ।

२६. नाप नक्साको अनुमतिपत्र सम्बन्धी व्यवस्था: (१) नियम २८ बमोजिमको योग्यता पुगेको व्यक्तिले वा त्यस्तो योग्यता पुगेको व्यक्ति आवद्ध रहेको संस्थाले ऐनको दफा ११८ बमोजिम नाप नक्साको कार्य गर्न चाहेमा अनुमतिपत्रको लागि विभाग समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि विभागले सो निवेदन नियम २७ बमोजिमको परीक्षण समिति समक्ष पठाउनेछ र सो समितिले निवेदकलाई अनुमतिपत्र दिन उपयुक्त छ भनी सिफारिश गरी पठाएमा विभागले देहायको नाप नक्साको काम गर्न पाउने गरी अनुसूची - १४ को ढाँचामा अनुमतिपत्र दिन सबनेछ:-

- (क) कित्ता नक्सा र सोको अद्यावधिक गर्ने,
- (ख) इन्जिनियरइङ सर्भे गर्ने,
- (ग) नेपाल अधिराज्यको आधार नक्सा (बेस म्याप) बाहेकको स्थलरूप नापी गर्ने,
- (घ) थेमाटिक नापी गर्ने ।

(३) उपनियम (२) बमोजिम अनुमतिपत्र लिने व्यक्ति वा संस्थाले त्यस्तो अनुमतिपत्र लिनु पूर्व महानिर्देशकले तोकिदिए बमोजिमको रकम बैंक र्यारेण्टी वा जेथा जमानत राख्नु पर्नेछ ।

२७. परीक्षण समिति सम्बन्धी व्यवस्था: (१) नाप नक्साको कार्य गर्न अनुमतिपत्र पाउने व्यक्ति वा संस्थाको उपयुक्तता परीक्षण गरी सिफारिश गर्ने प्रयोजनका लागि परीक्षाको पाठ्यक्रम निर्धारण गर्ने र परीक्षा सञ्चालन गर्न देहाय बमोजिमको परीक्षण समिति रहनेछ:-

- (क) विभागका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत मध्येवाट महानिर्देशकले तोकेको एकजना - अध्यक्ष
- (ख) त्रिभुवन विश्वविद्यालय, इन्जिनियरइङ अध्ययन संस्थानका सम्बन्धित विषयका प्रतिनिधि एकजना - सदस्य
- (ग) गैर सरकारी पेशागत व्यक्ति वा संस्थावाट महानिर्देशकले तोकेको दुइजना नापी विशेषज्ञ - सदस्य
- (घ) विभाग, योजना शाखाका प्रमुख - सदस्य-सचिव

(२) उपनियम (१) बमोजिमको परीक्षण समितिले आफ्नो कार्यविधि आफै निर्धारण गर्नेछ ।

(१)

आधिकारिकता मुद्रण विभागवाट प्रभागित गरिएपछि मात्र लागू हुनेछ।

३३३

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०५८।३।२८

२८. अनुमतिपत्र प्राप्त गर्न चाहने व्यक्तिको योग्यता: अनुमतिपत्र प्राप्त गर्न चाहने व्यक्तिको सर्वे विषयमा स्नातक वा गणित विषय लिई वि.एस्सी. वा भूगोल विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट कम्तीमा एक वर्षको नापी तालीम लिएको र सरकारी वा गैर सरकारी क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।
२९. अनुमतिपत्र दस्तुर: अनुमतिपत्र बापत पाँचहजार रुपैयाँ दस्तुर लाग्नेछ ।
३०. अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले पालन गर्नु पर्ने शर्तहरु: (१) अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले देहायका शर्तहरु पालन गर्नु पर्नेछ :-
- (क) जुन कार्यको लागि अनुमतिपत्र प्राप्त गरेको हो सो कार्य भन्दा बाहिर गएर कार्य नगर्ने,
  - (ख) प्रचलित कानून र विभागबाट समय समयमा निर्धारित मापदण्ड (नम्स) को अधीनमा रहनु पर्ने ।
- (२) अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले उपनियम (१) विपरीत कुनै कार्य गरेको पाइएमा महानिर्देशकले निजको अनुमतिपत्र अवस्था अनुसार बढीमा छ भिन्नाको लागि निलम्बन गर्न वा खारेज गर्न सक्नेछ ।
- (३) अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाको काम कारबाहीबाट श्री ५ को सरकार वा कुनै व्यक्तिलाई हानी नोक्सानी हुन गएमा महानिर्देशकले अनुमतिपत्र खारेज गरी निजबाट सो हानी नोक्सानी बापतको क्षतिपूर्ति सम्बन्धित पक्षलाई भराई दिन सक्नेछ ।
३१. अनुमतिपत्रको अवधि र नवीकरण: (१) अनुमतिपत्रको अवधि प्रत्येक वर्षको आषाढ मसान्तसम्म बहाल रहनेछ ।
- (२) उपनियम (१) बमोजिमको म्याद भुक्तान भएपछि प्रत्येक वर्षको आश्विन मसान्तभित्र नवीकरण दस्तुर बापत एकहजार रुपैयाँ तिरी अनुमतिपत्र नवीकरण गराउन सकिनेछ ।
- (३) उपनियम (२) बमोजिमको म्यादभित्र अनुमतिपत्र नवीकरण गराउन नसकेमा उत्त म्याद समाप्त भएको मितिले तीन महिनाभित्र दोब्बर दस्तुर तिरी अनुमतिपत्र नवीकरण गराउन सकिनेछ ।
- (४) उपनियम (३) बमोजिमको म्यादभित्र अनुमतिपत्र नवीकरण गराउन नसकेमा त्यस्तो अनुमतिपत्र स्वतः रद्द हुनेछ ।
- परिच्छेद -६
- विविध
३२. नाप नक्सा समिति: (१) ऐन र यस नियमावली बमोजिम समय समयमा गरिने नाप नक्सामा एकरूपता कायम गर्न र तयार भएका नाप नक्सा उपर छानविन गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव र निर्देशन दिन वा त्यस्ता निकायहरु बीच समन्वय समेत गर्न देहाय बमोजिमको एक नाप नक्सा समिति रहनेछ:-
- |   |           |
|---|-----------|
| (क) सचिव, भूमि संधार तथा व्यवस्था मन्त्रालय                                   | - अध्यक्ष |
| (ख) प्रतिनिधि (रा.प.प्रथम श्रेणी), कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय | - सदस्य   |
| (ग) प्रतिनिधि, (रा.प.प्रथम श्रेणी), रक्षा मन्त्रालय                           | - सदस्य   |
| (घ) प्रतिनिधि, (रा.प.प्रथम श्रेणी), गृह मन्त्रालय                             | - सदस्य   |
| (ङ) प्रतिनिधि, (रा.प.प्रथम श्रेणी), अर्थ मन्त्रालय                            | - सदस्य   |

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०५८।३।२८

- |     |  |              |
|-----|--|--------------|
| (च) | प्रतिनिधि, (रा.प.प्रथम श्रेणी), परराष्ट्र मन्त्रालय  | - सदस्य      |
| (छ) | त्रिभुवन विश्वविद्यालय, भूगोल शिक्षण समितिका प्रमुख  | - सदस्य      |
| (ज) | भूमि सुधार तथा व्यवस्था मन्त्रालयले तोकेको सम्बन्धित<br>विषयको विशेषज्ञ एकजना  | - सदस्य      |
| (झ) | महानिर्देशक  | - सदस्य-सचिव |
| (२) | उपनियम (१) को खण्ड (ज) बमोजिम तोकिएको सदस्यको पदावधि दुई वर्षको<br>हुनेछ ।   |              |
| (३) | अध्यक्षले सम्बन्धित विषयका विशेषज्ञलाई उपनियम (१) बमोजिमको समितिको<br>बैठकमा पर्यवेक्षकको रूपमा आमन्वण गर्न सक्नेछ ।   |              |
| (४) | उपनियम (१) बमोजिमको समितिको कार्य सम्पादनमा सहयोग पुऱ्याउन सो<br>समितिले आवश्यकतानुसार प्राविधिक उप-समिति गठन गर्न सक्नेछ ।  |              |
| (५) | उपनियम (१) बमोजिमको समितिले आफ्नो कार्यविधि आफै व्यवस्थित गर्न<br>सक्नेछ ।   |              |
| ३३. | <u>खर्च असुल गर्ने:</u> कुनै व्यक्ति वा संस्थाले आफ्नो व्यक्तिगत प्रयोजनको निमित्त नाप जाँच गराउँदा<br>वा सीमा चिन्ह राख्दा खर्च स्वरूप देहाय बमोजिमको रकम दाखिला गर्नु पर्नेछ:-                                     |              |
|     | (क) जग्गाको नाप जाँचको कार्यमा खटिएर जाने कर्मचारी र सहायकले पाउने<br>दैनिक भ्रमण भत्ता बराबरको रकम,   |              |
|     | (ख) कागज, कमल, मसी आदिको लागि खण्ड (क) मा उल्लिखित रकममा पन्थ<br>प्रतिशत थप रकम,   |              |
|     | (ग) नाप जाँचको कार्यमा प्रयोग हुने यन्त्र उपकरणको भाडा बापत<br>महानिर्देशकले तोके बमोजिमको रकम ।   |              |
| ३४. | <u>दण्ड सजाय गर्ने अधिकारी तोकिएको:</u> (१) ऐनको दफा १२ को उपदफा (१) बमोजिम दण्ड सजाय<br>गर्ने अधिकार सम्बन्धित नापी गोश्वारा वा नापी कार्यालयका प्रमुखलाई हुनेछ ।   |              |
|     | (२) ऐनको दफा १२ को उपदफा (२) वा (४) बमोजिम दण्ड सजाय गर्ने अधिकार<br>सम्बन्धित नापी शाखाका प्रमुखलाई हुनेछ ।   |              |
|     | (३) ऐनको दफा १२ को उपदफा (५) वा (६) बमोजिम दण्ड सजाय गर्ने अधिकार<br>महानिर्देशकलाई हुनेछ ।  |              |
| ३५. | <u>अधिकार प्रत्यायोजन:</u> (१) श्री ५ को सरकारले ऐन र यस नियमावली बमोजिम आफूलाई प्राप्त<br>अधिकारहरूमध्ये केही अधिकार भूमिसुधार तथा व्यवस्था मन्त्रालय वा विभागलाई प्रत्यायोजन गर्न<br>सक्नेछ ।                      |              |
|     | (२) उपनियम (१) बमोजिम विभागले आफूलाई प्राप्त अधिकारहरूमध्ये केही अधिकार<br>नापी गोश्वारालाई प्रत्यायोजन गर्न सक्नेछ ।  |              |
| ३६. | <u>निर्देशिका बनाउन सक्ने:</u> ऐन र यस नियमावलीको अधीनमा रही विभागले आवश्यकतानुसार जग्गा<br>नाप जाँच सम्बन्धी निर्देशिका बनाई लागू गर्न सक्नेछ र त्यस्तो निर्देशिकाको पालना गर्नु सम्बन्धित<br>सबैको कर्तव्य हुनेछ । |              |
| ३७. | <u>अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्ने:</u> श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन<br>गरी यस नियमावलीका अनुसूचीमा आवश्यकतानुसार थपघट वा हेरफेर गर्न सक्नेछ ।  |              |
| ३८. | <u>खारेजी र बचाउ:</u> (१) जग्गा (नाप जाँच) नियमावली, २०३२ खारेज गरिएको छ ।   |              |
|     | (२) जग्गा (नाप जाँच) नियमावली, २०३२ बमोजिम भए गरेका काम कारबाहीहरु यसै<br>नियमावली बमोजिम भए गरेका मानिनेछन् ।   |              |

(११)

आधिकारिकता मुद्रण विभागबाट *300* गरिएपछि मात्र लागु हुनेछ ।

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०८८।।।।।

मिति ..... ब्रह्मनाथ शुक्रवार (१५ अप्रैल २०८८) समिति  
मिति ..... ब्रह्मनाथ शुक्रवार विभाग बाटोलाइ बाटोलाइ  
तात्त्विक हिमी संघातमा अनुसूची -१  
(नियम ३ को उपनियम (१) सँग सम्बन्धित)

भूमिसुधार तथा व्यवस्था मन्त्रालय  
भूमिसुधार तथा व्यवस्था मन्त्रालय  
नापी विभाग  
नं. नापी गोश्वारा

मि चाहार-३ विभाग बाटोलाइ बाटोलाइ बाटोलाइ बाटोलाइ  
..... न. नापी टोलीबाट जारी भएको सूचना

मिति ..... देखि ..... गाउँ विकास समिति/नगरपालिका भित्रको  
जग्गा नाप जाँच हुने भएकोले सो गाउँ विकास समिति/नगरपालिकामा जग्गा हुने जग्गावाला वा निजको  
प्रतिनिधि, जग्गा कमाउने मोही, संधियारहरूले आ-आफ्नो हक भोगको निस्सा सहित जग्गा नाप जाँच  
हुँदाको समयमा उपस्थित भई आफ्नो जग्गाको साँध सिमाना घुमी देखाई नापी गराउनु होला । नापी हुने  
विषयमा अरु जानकारी चाहिएमा सम्बन्धित बडामा नापी गर्न खटिएका कर्मचारीबाट वा नापी टोली  
मुकाममा आई चुभ्न सक्नुहुनेछ ।

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०५८।।।।।

अनुसूची -२

(नियम ४ को उपनियम (२) सँग सम्बन्धित)

श्री ५ को सरकार  
भूमिसुधार तथा व्यवस्था मन्त्रालय  
नापी विभाग  
... नं. नापी गोश्वारा

..... नं. नापी टोलीबाट प्रकाशन गरिएको सूचना

मिति ..... देखि ..... गाउँ विकास  
समिति/नगरपालिका वडा नं. ... को नाप नक्सा गर्दा जग्गाधनीहरु वा संधियारहस्ये देखाए बमोजिम नाप नक्सा भई देहायका व्यक्तिहरुको नामको देहाय बमोजिमका कित्ताहरु यस नापी टोलीबाट नापी भए अनुसार जग्गाधनी र मोहीको नामावली प्रकाशित गरिएको छ । उक्त नामावलीमा कसैको चित नबुझेमा यस टोलीमा सात दिन भित्र लिखित निवेदन गर्नु होला । अन्यथा यसै अनुसार जग्गा दर्ता गरिनेछ ।

जग्गाधनीको नाम, थर र वतन	जग्गाधनीको बाबुको नाम	मोहीको नाम, थर र वतन	कित्ता नं.	क्षेत्रफल	किसिम	जग्गाधनीको हक हिस्सा	कैफियत

(१३)

आधिकारिकता भुद्धन विभागबाट प्राप्तिरूप गरिएपछि मात्र लागु हुनेछ।

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०५८।३।२८

अनुसूची -३  
नियम ५ को उपनियम (३) संग सम्बन्धित  
श्री ५ को सरकार  
भूमिस्थार तथा व्यवस्था मन्त्रालय  
तापी विभाग  
... न. नापी गोपवारा  
... न. नापी टोली

जिल्ला :-  
गाउँ विकास समिति / नगरपालिका :-  
वडा न. :-  
नक्सा सिट न. :-  
क्षेत्रीय किताब

किता न.	जगाचालाको	मोहिको	विरह (जर, बोचा, नोखरी आदि)	किनिम	क्षेत्रफल	चौहटी	नापी भएको मिति	प्रमाण संकेत	दारा गर्नेको नाम र दस्तखत			कैफियत
									पृ.	प.	उ.	द.
नाम, धर, वनन, वाष्प र वानेको नाम	च्यहोरा	सर्ति	नाम, धर, वनन, वाष्प र वानेको नाम	च्यतीरा	सर्ति छाप	कृषि क्षेत्र	च्यतीरायिक तथा वासीबाट स देख					

अग्रिमको दस्तखत  
गाउँ विकास समिति वा  
नगरपालिकाका सदस्यको दस्तखत

नापी निरीक्षकको दस्तखत

टोली प्रमुखको दस्तखत

(१४)

आधिकारिकता मुद्रण विभागबाट प्राप्ति गरिएपछि मात्र लागु हुनेछ।

अनुसूची - ४  
(नियम ४ को उपनियम (४) संग सम्बद्धित)

श्री ५ को सरकार

भूमिसुधार तथा व्यवस्था मन्त्रालय

नामी विभाग

न. नामी गोपवारा  
न. नामी टोली

निलता:-  
गाउँ विकास नामिति / नगरपालिका :-  
वडा न. :-  
नक्सा सिट न. :-

### क्षेत्रीय किताब

जमीनको किता नम्बर	जमीन तल्लाबालाको नाम, थर र बतान	सम्बन्धित तल्लाबालाको वा तल्लाका भागका धनीको	तल्ला (जमीन तल्ला, पहिलो तल्ला आदि)	किसिम विवरण	तल्लाको विवरण	कार्य भएको मिति	प्रधाण संकेत	दरो गर्नको नाम र दस्तखत	कैफियत
				नाप, अर्थ वर्तन, वाखु वाजेको नाम संबोध	सहीछप	नाप विवरण	कृषि क्षेत्र वासीबास तथा व्यवसायिक क्षेत्र		

गाउँ विकास नामिति वा नगरपालिकाका  
सदस्यको दस्ताखत

जमीनको दस्ताखत

टोली प्रमुखको दस्ताखत

नामी निरिक्षकको दस्ताखत

गाउँ विकास नामिति वा नगरपालिकाका  
सदस्यको दस्ताखत

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।  
*335*

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०८८।३।२८

अनुसूची -५

(नियम ५ को उपनियम (१) सँग सम्बन्धित)

श्री .....

विषय :- भूल सुधार गरी दर्ता गरी पाउँ ।

महोदय,

..... नगरपालिका/गाउँ विकास समितिको नाप नक्सा ..... नं. नापी  
टोलीबाट भई मिति ..... मा प्रकाशित सूचनामा मेरा निम्न कित्ताहरुमा निम्न  
बमोजिम हुनु पर्नेमा सो नभई भूल भएकोले सुधार गरी मेरा नाउँमा दर्ता गरी पाउन रु. ५।- को टिकट  
टाँसी निवेदन गर्दछु ।

गाउँ विकास समिति/ नगरपालिका	वडा नं.	नक्सा सिट नं.	कित्ता नं.	भएको व्यहोरा	हुनु पर्ने व्यहोरा	कैफियत

उल्लिखित व्यहोरा ठीक साँचो छ, भुझा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

#### निवेदक

निवेदकको:-  
दस्तखत :-  
नाम, थर :-  
वतन :-  
बाबुको नाम :-  
मिति :-

(१६)

आधिकारिकता मुद्रण विभागबाट प्राप्तिगत गरिएपछि मात्र लागु हुनेछ।

३८०

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०५८।३।२८

अनुसूची -६

(नियम ६ को उपनियम (१) सँग सम्बन्धित)

श्री ५ को सरकार

भूमिसुधार तथा व्यवस्था मन्त्रालय

नापी विभाग

न. नापी गोश्वारा

... न. नापी टोलीबाट दोस्रो पटक जारी गरिएको पन्थ दिने सूचना

मिति ..... देखि ..... गाउँ विकास समिति/नगरपालिकाको नाप जाँचको काम शुरु भएकोमा ऐनको दफा ६ को उपदफा (१) तथा जग्गा (नाप जाँच) नियमावली, २०५८ को नियम ३ को उपनियम (१) बमोजिम सूचना गर्दा पनि आफ्नो सबूद प्रमाण साथ जग्गाधनीहरूले दर्ता गराउन नआएकाले देहाय बमोजिमका कित्ताहरूको जग्गाधनी थाहा नभई क्षेत्रीय किताब (फिल्डबुक) खाली रहेकोले सम्बन्धित किताका जग्गाधनीहरूले आफ्नो सबूद प्रमाण साथ आफै उपस्थित भई वा आफ्नो प्रतिनिधि पठाई यो सूचना प्रकाशित भएको मितिले पन्थ दिनभित्र जग्गा दर्ता गराउनु होला । जग्गा दर्ता गराउन सम्बन्धित जग्गाधनी उपस्थित नभएमा वा प्रतिनिधि पनि नपठाएमा मौजुदा सेस्तामा भएको विवरण भिडाई सम्बन्धित वडा समितिका प्रतिनिधिको रोहबरमा जग्गा दर्ता गरी दर्ता सेस्ता तयार गरिनेछ ।

वडा नं. नक्सा सिट नं.

कित्ता नं.

क्षेत्रफल

किसिम

कैफियत

(१७)

आधिकारिकता मुद्रण विभागबाट प्राप्तिः ३८९ गरिएपछि मात्र लागु हुनेछ ।

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०५८।३।२८

अनुसूची -७

(नियम ९ को उपनियम (१) सँग सम्बन्धित)

श्री ५ को सरकार

भूमिसुधार तथा व्यवस्था मन्त्रालय

नापी विभाग

नं. नापी गोश्वारा

नं. नापी टोली

### जग्गाको क्षेत्रफल सम्बन्धी विवरण

जिल्ला :-

गाउँ विकास समिति/ नगरपालिका :-

वडा नं. :-

नक्सा सिट नं.:-

कित्ता नम्बर	अमीन (क)	अमीन (ख)	पहिलो फरक	निरीक्षक (पहिलो)	दोस्रो फरक	निरीक्षक (दोस्रो)	तेस्रो फरक	अन्तिम	कैफियत
	हेक्टर वर्गमिटर								

अमीन (क)

अमीन (ख)

निरीक्षक (पहिलो)

निरीक्षक (दोस्रो)

टोली प्रमुख

आधिकारिकता मुद्रण विभागबाट प्राप्ति ३४८ गरिएपछि मात्र लागु हुनेछ।

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०५८।३।२८

अनुसूची -८  
(नियर्म १४ को उपनियम (१) सँग सम्बन्धित)

श्री ५ को सरकार  
भूमिसुधार तथा व्यवस्था मन्त्रालय  
नापी विभाग  
नं नापी गोश्वारा

कित्ता सेस्ता

जिल्ला : गाउँ विकास समिति/ नगरपालिका : वडा नम्बर : नक्सा सिट नं:- नाम	चौहदी				कित्ता नम्बर:- क्षेत्रफल:- विरह:- किसिम:- हकाहिस्सा:- प्रमाणित गर्नेको दस्तखत र मिति:
	पू.	प.	उ.	द.	
जग्गाधनीको नाम, थर, वतन, बाबु र बाजेको नाम	मोहीको नाम, थर, वतन		कसरी प्राप्त भएको हो सो कौ विवरण		

(१९)

आधिकारिकता मुद्रण विभागबाट प्राप्ति गरिएपछि मात्र लागु हुनेछ।

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०५८।३।२८

अनुसूची -९  
(नियम १४ को उपनियम (१) सँग सम्बन्धित)

श्री ५ को सरकार  
भूमिसुधार तथा व्यवस्था मन्त्रालय  
नापी विभाग  
.. नं नापी गोश्वारा

जग्गाधनी दर्ता सेस्ता

फोटो

प्रमाणित गर्नेको दस्तखत  
(फोटोमा समेत पर्ने गरी)

जग्गाधनी नं:-

जग्गाधनीको;

नाम, थर :-

बत्तन :- अचल ..... जिल्ला .....

गाउँ विकास समिति / नगरपालिका,.....

बडा नं....

बाबू/ पतिको नाम :-

बाजे/ससुराको नाम :-

नागरिकता नं. र भिति:-

नागरिकताको प्रमाणपत्र जारी गर्ने कार्यालय:-

जग्गाधनीको दस्तखत:-

जग्गाधनीको ओढा छाप

दाया

बाया

जग्गाको विवरण:-

जिल्ला	साउँड विकास समिति नगरपालिका	बडा नं.	नेवडा खेत	किसान नं.	विरह (घर)	जग्गाधनी को हक्क विस्तार	भोजीको नाम, थर बत्तन र बाबू वा बाजे को नाम	किसिम		जग्गाको खेतफल (हेक्टर/घर्गामिटर)	प्रमाण संकेत	कैफियत	सम्बन्धित कम चारीको दस्तखत र भिति	
								कैफि	व्यवसायिक हथा असेकाल कैफि				तथा गर्ने	प्रमाणित गर्ने

अनुसूची - १०

(नियम १४ को उपनियम (२) सँग सम्बन्धित)

श्री ५ को सरकार

भूमिसुधार तथा व्यवस्था मन्त्रालय

नापी विभाग

... नं. नापी गोश्वारा

### जग्गाधनी दर्ता प्रमाण-पूर्जा

जग्गाधनी नं:-

जग्गाधनीको,-

नाम, थर :-

वतन :- अंचल ..... जिल्ला .....

गाउँ विकास समिति / नगरपालिका .....

वडा नं....

बाबु/ पतिको नाम :-

बाजे/ससुराको नाम :-

नागरिकता नं. र मिति:-


नागरिकताको प्रमाणपत्र जारी गर्ने कार्यालय:-

जग्गाधनीको दस्तखत:-

फोटो

प्रमाणित गर्नेको दस्तखत  
(फोटोमा समेत पर्ने गरी)

जग्गाधनीको औँठा छाप



दायाँ

बायाँ

(२१)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित ~~२४~~ गरिएपछि मात्र लागु हुनेछ।

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०५८।३।२८

### जग्गाको विवरण

जग्गाधनीको नामः

जग्गाधनी नम्बर :-

निल्मा	गाउँ विकास समिति / नगरपालिका	बडा नम्बर	सिटी नं.	फिता नं.	मोठ नं., पाना नं.	विरह (घर, आवासी, पोखरी आदि)	जग्गाधनीको हक हिस्सा	मोहीको नाम, घर र नामीकरण नम्बर	किसिम		झेवकल (हेवर / वर्मिटर)	प्रमाण संकेत	कैफियत	प्रमाणित गर्नेको दस्तखत र मिति
									कृषि क्षेत्र	व्यवसायिक लथा वसीबास क्षेत्र				

(२२)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित रिएपछि मात्र लागु हुनेछ।

### धितो रहेको जग्गाको विवरण

जग्गाधारीको नामः

जग्गाधारी नम्बरः

धितो रहेको जग्गाको						धितो लिने कार्यालय	ऋण रकम	धितो लिने अधिकृतको दस्तखत र मिति	धितो लिने कार्यालयको छाप	फुक्ता मिति	कैफियत	फुक्ता गर्ने अधिकृतको दस्तखत र मिति
जिल्ला	गाउँविकास समिति/नगर पालिका	वडा नं.	कित्ता नं.	नक्सा सिट नं.	क्षेत्रफल							

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०८८/२९/२८

जग्गाधनीको अन्यत्र भएको जस्ताको विवरण

जग्गाधनीको नाम :-

जग्गाधनी नम्बर :-

जिल्ला	गाउँ विकास समिति/नगरपालिका	वडा नं.	कित्ता नं.	नक्सा सिट नं.	क्षेत्रफल	कैफियत

ध्यान दिनु पर्ने कराहरु

१. प्रत्येक आर्थिक वर्षको माघ मसान्तसम्ममा मालपोत बुझाएमा बुझाउनु पर्ने मालपोतमा पाँच प्रतिशत छुट दिइनेछ ।
२. मालपोत प्रत्येक आर्थिक वर्ष जेष्ठ मसान्तसम्ममा बुझाई सक्नु पर्छ ।
३. मालपोत नबुझाएमा जग्गा रोकका हुन सक्छ ।
४. प्रत्येक आर्थिक वर्षको असार पन्थ गतेसम्ममा मालपोत बुझाएमा पाँच प्रतिशत धप शुल्क लाग्ने र असार पन्थ पछि लिलाम बिक्री हुनु अधि मालपोत बुझाएमा मालपोतको वार्षिक दश प्रतिशत धप शुल्क लाग्नेछ ।
५. स्पादभित्र मालपोत नबुझाएमा जग्गा लिलाम बिक्री हुन सक्छ ।
६. जग्गा धितो दिंदा जग्गाधनी दर्ता प्रमाण पूर्जा बुझाउनु पर्दैन । धितो लिने कार्यालयले धितों रहेको जग्गाको विवरण यसै जग्गाधनी दर्ता प्रमाण पूर्जामा उल्लेख गरी सो जग्गाधनी दर्ता प्रमाण पूर्जा जग्गावालालाई नै दिनेछ ।
७. यो जग्गाधनी दर्ता प्रमाण पूर्जालाई सुरक्षित राख्नु होला । जग्गाधनी दर्ता प्रमाणपूर्जा हराएमा, चोरी भएमा वा नासिएमा तुरन्त सम्बन्धित मालपोत कार्यालयमा लिखित जानकारी दिनुहोला ।

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०८८।३।२८

अनुसूची -११  
(नियम १४ को उपनियम (३) सँग सम्बन्धित)  
श्री ५ को सरकार  
भूमिसुधार तथा व्यवस्था मन्त्रालय  
नापी विभाग  
....नं. नापी गोश्वारा

### जग्गाधनी दर्ता प्रमाण-पूर्जा

जग्गाधनी नं:-

जग्गाधनीको:-

नाम, थर :-

वतन :- अंचल ..... जिल्ला .....

गाउँ विकास समिति / नगरपालिका.....

वडा नं....

बाबु/ पतिको नाम :-

बाजे/ ससुराको नाम :-

नागरिकता नं. र मिति:-

नागरिकताको प्रमाणपत्र जारी गर्ने कार्यालय:-

जग्गाधनीको दस्तखत:-

फोटो

प्रमाणित गर्नेको दस्तखत  
(फोटोमा समेत पर्ने गरी)

जग्गाधनीको औंठा छाप

दायाँ	बायाँ
-------	-------

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०५८।।।।।

### जग्गाको विवरण

जग्गाधिकारीको नाम :-  
जग्गाधिकारी नम्बर :-

जिल्ला	गाउँविकास समिति/ नगरपालिका	वडाने नं।	नक्शा सिटि नं।	विकास नं।	जग्गाको तल्लाको जधिन	तल्लावाला को नाम, पर्वतनाम	फूल तल्ला सख्त्या	तल्लाको विवरण			ताल्लावाला को हक विस्ता	पोठ पाना न.	प्रयाण साकेत	कैफिय त	प्रणाली गर्नेको दस्तब्धत र मिति
								किलोम	फि.न.	परिमाण, दोशो आदि					

आधिकारिकता मुद्रण विभागबाट प्रभागी गरिएपछि मात्र लागु हुनेछ।

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०५८।३।२८

### धितो रहेको जग्गाको विवरण

जग्गाध्वनीको नामः

जग्गाध्वनी नम्दर

धितो रहेको जग्गाको						धितो लिने कार्यालय	ऋण रकम	धितो लिने अधिकृतको दस्तखत र मिति	धितो निने कार्यालयको ढाप	फुलबा मिति	कैफियत	फुलबा गर्ने अधिकृतको दस्तखत र मिति
जिल्ला	गाउँविकास समिति/ नगर पालिका	बडा नं.	कित्ता नं.	नम्बर सिट नं.	सेत्रफल							

जग्गाधनीको अन्यत्र भएको जग्गाको विवरण

जग्गाधनीको नाम :-  
जग्गाधनी नम्बर :-

जिल्ला	गाउँ विकास समिति/नगरपालिका	वडा नं.	कित्ता नं.	नक्सा सिट नं.	क्षेत्रफल	कैफियत

द्यान दिन पर्ने कुराहरु

१. प्रत्येक आर्थिक वर्षको माघ मसान्तसम्ममा मालपोत बुझाएमा बुझाउनु पर्ने मालपोतमा पाँच प्रतिशत छुट दिइनेछ ।
२. मालपोत प्रत्येक आर्थिक वर्ष जेठ मसान्तसम्ममा बुझाई सब्नु पर्छ ।
३. मालपोत नबुझाएमा जग्गा रोक्का हुन सक्छ ।
४. प्रत्येक आर्थिक वर्षको असार पन्थ गतेसम्ममा मालपोत बुझाएमा पाँच प्रतिशत थप शुल्क लाग्ने र असार पन्थ पछिं लिलाम बिक्री हुनु अधि मालपोत बुझाएमा मालपोतमा वार्षिक दश प्रतिशत थप शुल्क लाग्नेछ ।
५. म्यादिपत्र मालपोत नबुझाएमा जग्गा लिलाम बिक्री हुन सक्छ ।
६. जग्गा धितो दिदा जग्गाधनी दर्ता प्रमाण पूर्जा बुझाउनु पर्दैन । धितो लिने कार्यालयले धितो रहेको जग्गाको विवरण यसै जग्गाधनी दर्ता प्रमाण पूर्जामा उल्लेख गरी सो जग्गाधनी दर्ता प्रमाण पूर्जा जग्गाबालालाई नै दिनेछ ।
७. यो जग्गाधनी दर्ता प्रमाण पूर्जालाई सुरक्षित राख्नु होला । जग्गाधनी दर्ता प्रमाणपूर्जा हराएमा, चोरी भएमा वा नासिएमा तुरुल्त सम्बन्धित मालपोत कार्यालयमा लिखित जानकारी दिनुहोला ।

(२८)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

322

अनुसूची - १२

(नियम २० को उपनियम (३) सँग सम्बन्धित)

जग्गाको वर्गीकरण गर्दा देहायको क्षेत्रलाई देहाय बमोजिम अङ्क दिइनेछ-

(क) कृषि क्षेत्र - ५० अङ्क

(१) सिंचाई सुविधा - १० अङ्क

- (अ) अटुट सिंचाई सुविधा भएको - १० अङ्क
- (आ) आशिक सिंचाई सुविधा भएको - ७ अङ्क
- (इ) आकासे पानीमा भर पर्नुपर्ने - ३ अङ्क
- (ई) सुख्खा - १ अङ्क

(२) बाटोको सुविधा - ८ अङ्क

- (अ) मूल सडक - ८ अङ्क
- (आ) कच्ची सडक - ६ अङ्क
- (इ) घोडेटो - ४ अङ्क
- (ई) गोरेटो - २ अङ्क
- (उ) बाटो सुविधा नभएको - १ अङ्क

(३) बाली - ४ अङ्क

- (अ) एकभन्दा बढी बाली लाग्ने - ४ अङ्क
- (आ) एक बाली लाग्ने - २ अङ्क

(४) माटोको प्रकार - १० अङ्क

- (अ) असल मलिलो - १० अङ्क
- (आ) हुमट - ८ अङ्क
- (इ) ढाप - ५ अङ्क
- (ई) बलौटे - ३ अङ्क
- (उ) दुङ्गयान - २ अङ्क

(५) समुन्द्र सतहदेखि जग्गाको उचाई - ६ अङ्क

- (अ) समुन्द्र सतहदेखि ५०० मिटरसम्म - ६ अङ्क
- (आ) समुन्द्र सतहदेखि ५०० मिटरभन्दा माथि १००० मिटर सम्म - ५ अङ्क
- (इ) समुन्द्र सतहदेखि १००० मिटरभन्दा माथि २००० मिटरसम्म - ४ अङ्क
- (ई) समुन्द्र सतहदेखि २००० मिटरभन्दा माथि ३००० मिटरसम्म - ३ अङ्क
- (उ) समुन्द्र सतहदेखि ३००० मिटर भन्दा माथि - १ अङ्क

(६) कृषि बजार सुविधा - ४ अङ्क

- (अ) मील र किनमेल केन्द्रदेखि ५ कि.मि.सम्म - ४ अङ्क
- (आ) मील र किनमेल केन्द्रदेखि ५ कि.मि. माथि १० कि.मि.सम्म - २ अङ्क
- (इ) सो भन्दा माथि - १ अङ्क

(७) जग्गाको बनावट - ८ अङ्क

- (अ) समतल - ८ अङ्क
- (आ) टारी गङ्गा - ५ अङ्क
- (इ) भीरालो गङ्गा नभएको - ३ अङ्क
- (ई) साहै भीरालो - १ अङ्क

(२९)

आधिकारिकता सुदूर विभागबाट ~~प्रमाणित~~ गरिएपछि मात्र लागु हुनेछ।

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०५८।३।२८

(ख) व्यवसायिक तथा बसोबास क्षेत्र - ५० अङ्क

- (१) बाटोको सुविधा - १० अङ्क
  - (अ) मूल सडक - १० अङ्क
  - (आ) सहायक सडक - ८ अङ्क
  - (इ) शाखा सडक - ६ अङ्क
  - (ई) विकास सडक - ४ अङ्क
  - (उ) गल्ली बाटो - २ अङ्क
  - (ऊ) गोरेटो - १ अङ्क
  - (ए) बाटो सुविधा नभएको - ० अङ्क
- (२) पानीको सुविधा - १० अङ्क
  - (अ) व्यक्तिगत धारा सुविधा - १० अङ्क
  - (आ) सार्वजनिक धारा सुविधा - ५ अङ्क
  - (इ) प्राकृतिक स्रोत (खोला, इनार, कुवा, दयूवेल)
    - (१) १ कि.मि.सम्म - २ अङ्क
    - (२) १ कि.मि. भन्दा माथि ३ कि.मि.सम्म - १ अङ्क
    - (३) ३ कि.मि. भन्दा टाढा - ० अङ्क
- (३) विद्युत सुविधा - ८ अङ्क
  - (अ) अटुट सुविधा - ८ अङ्क
  - (१) औद्योगिक - ८ अङ्क
  - (२) आंशिक औद्योगिक - ४ अङ्क
  - (आ) आंशिक सुविधा - ३ अङ्क
  - (इ) विद्युत सुविधा नभएको - ० अङ्क
- (४) जग्गाको अवस्थिति (व्यापार व्यवसाय केन्द्र, स्वास्थ्य, शिक्षा, प्रशासनिक क्षेत्रको सामीप्य) - ८ अङ्क
  - (अ) स्वास्थ्य - २ अङ्क
  - (आ) शिक्षा - २ अङ्क
  - (इ) व्यापारिक - २ अङ्क
  - (ई) प्रशासनिक - २ अङ्क
- द्रष्टव्य: काठमाडौं उपत्यका बाहेक अन्य क्षेत्रको लागि उपर्युक्त सुविधा १० कि.मि. भित्र सम्मको लाई मानिनेछ।
- (५) यातायात सुविधा - ५ अङ्क
  - (अ) सार्वजनिक यातायात सुविधा भएको - ५ अङ्क
  - (आ) आंशिक सुविधा भएको - २ अङ्क
  - (इ) सुविधा नभएको - ० अङ्क
- (६) संचार सुविधा - ४ अङ्क
  - (अ) टेलिफोन सुविधा भएको - ४ अङ्क
  - (आ) नभएको - ० अङ्क
- (७) ढलको सुविधा - ३ अङ्क
  - (अ) सार्वजनिक ढल सुविधा - ३ अङ्क
  - (आ) नभएको - ० अङ्क

(३०)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित ~~गोप्य~~ हुनेछ।

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०५८।३।२८

- (द) अस्थायी बसोबासको प्रकृति - २ अङ्क
- (अ) पूर्णकालीन - २ अङ्क  
 (आ) अत्यकालीन - १ अङ्क
२. माथि उल्लिखित अङ्कको आधारमा देहायको क्षेत्रको जग्गालाई देहाय बमोजिम वर्गीकरण गरिनेछ:-
- (अ) कृषि क्षेत्रको लागि-
- |           |                         |
|-----------|-------------------------|
| १ क वर्ग- | ४६ अङ्कदेखि ५० अङ्कसम्म |
| १ ख वर्ग- | ३६ अङ्कदेखि ४५ अङ्कसम्म |
| १ ग वर्ग- | २६ अङ्कदेखि ३५ अङ्कसम्म |
| १ घ वर्ग- | १६ अङ्कदेखि २५ अङ्कसम्म |
| १ ङ वर्ग- | १ अङ्कदेखि १५ अङ्कसम्म  |
- (आ) व्यवसायिक तथा बसोबास क्षेत्रको लागि -
- |       |                         |
|-------|-------------------------|
| २ क - | ४१ अङ्कदेखि ५० अङ्कसम्म |
| २ ख - | ३१ अङ्कदेखि ४० अङ्कसम्म |
| २ ग - | २१ अङ्कदेखि ३० अङ्कसम्म |
| २ घ - | ११ अङ्कदेखि २० अङ्कसम्म |
| २ ङ - | १ अङ्कदेखि १० अङ्कसम्म  |

स्पष्टीकरण: वर्गीकरणको प्रयोजनको लागि -

- (क) “कृषि क्षेत्र” भन्नाले कृषि उत्पादन (अन्न बाली, नगदेबाली, बागवानी आदि) पशुपालन, निजी जग्गामा भएका वृक्षारोपण वा वनवाटिका समेत भएका जग्गाहरूलाई जनाउँछ ।
- (ख) “व्यावसायिक तथा बसोबास क्षेत्र” भन्नाले विभिन्न उद्योग व्यापार, शिक्षा, स्वास्थ्य, संचार र मनोरञ्जन आदि व्यवसाय संचालन हुने तथा सबै किसिमका बसोबास क्षेत्रलाई जनाउँछ ।

(३१)

आधिकारिकता मुद्रण विभागबाट प्रसारित गरिएपछि मात्र लागु हुनेछ।

अनुसूची -१३

श्री ५ को सरकार

भूमि सुधार तथा व्यवस्था मन्त्रालय

नापी विभाग

... नं. नापी गोश्वारा/नापी शाखा

### किताकाट सेस्ता (प्लट रजिस्टर)

पाना नं. :-

जिल्ला:-

गाउँ विकास समिति / नगरपालिका:-

वडा नं.:-

नक्सा सिट नं.:-

किता नं.	हेतुफल (हेक्टर/ वर्गमीटर)	चौडी	नापी क्रमसंख्या र समिति	दर्ता गर्ने साधिकारी, क्रमसंख्या र समिति	साधिक क्र.नं./च- र्चां क्रमम क्रमसंख्या र समिति	फायल नम्बर भा०	फिला नम्बर भा०	दिने व्यतिको नाम, घर, वरान र सम्बद्ध नापिकता नं. समेत	लिने व्यक्तिको नाम, घर, वरान र सम्बद्ध नापिकता नं. समेत	सम्बन्धित कर्मचारीको दस्तखत		
										फिला कर्त गर्ने (अधीक्षा)	चेक गर्ने (नापी निरीक्षक)	प्रमाणित गर्ने (कार्यालय प्रमुख)

नोट: साधिक किता भन्नाले किताकाट हुने कितालाई जनाउँछ ।


आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि, मात्र लागु हुनेछ।

२५६

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०५८।।।।।

अनुसूची -१४  
 (नियम २६ को उपनियम (२) संग सम्बन्धित)  
 श्री ५ को सरकार  
 भूमि सुधार तथा व्यवस्था मन्त्रालय  
 नापी विभाग

नाप नक्सा गर्ने अनुमति-पत्र



फोटो प्रमाणिक गर्नेको दस्तखत  
 (फोटोमा समेत पर्ने गरी)

अनुमतिपत्रको क्रमांक:-

जग्गा (नाप जाँच) नियमावली, २०५८ को नियम २१ बमोजिम गठित परीक्षण समितिको  
 मिति ..... को सिफारिशमा देहायको व्यक्तिलाई जग्गा (नाप जाँच) ऐन, २०७९ र  
 जग्गा (नाप जाँच) नियमावली, २०५८ मा तोहिएका शर्तहरू पालना गर्ने गरी मिति  
 ..... मा देहायको नाप नक्साको काम गर्ने पाउने गरी यो अनुमतिपत्र जारी गरिएको  
 छ।

अनुमति प्राप्त व्यक्तिको विवरण

नाम थर:-

वतन :- जिल्ला :- गा.वि.स./नगरपालिका ..... वडा नं.....

नागरिकता प्रमाणपत्र नं. र मिति :-

नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालय :-

बाबुको नाम:-

दस्तखत:-

अनुमति प्राप्त नाप नक्सा सम्बन्धी कामहरु

प्रमाणपत्र जारी गर्ने अधिकारीको:-

नाम:

दर्जा:

दस्तखत:

मिति:

(३३)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

खण्ड ५१ अतिरिक्ताङ्क २० (ख) नेपाल राजपत्र भाग ३ मिति २०५८।३।२८

### नवीकरण

मिति	नवीकरण गरिएको अवधि		दस्तूर बुझाएको भौचर नं. र मिति	नवीकरण गर्नेको दस्तखत र कार्यालयको छाप	कैफियत
	देखि	सम्म			

नोट :- यो अनुमतिपत्र प्रत्येक वर्षको आश्विन मसान्तमित्र नवीकरण गर्नु पर्नेछ ।

आज्ञाले,  
केशवराज राजभण्डारी  
श्री ५ को सरकारको सचिव

(३४)

मुद्रण विभाग, सिंहदरबार काठमाडौंमा मान्दित ।  
आधिकारिकता मुद्रण विभागबाट प्रसारणीत गरिएपछि मात्र लागु हुनेछ।